

धर्मको अभ्यासमा हुनी हानि-हिंसा बिरुद्ध शपथ **

अनुच्छेद	शपथ	विवरण	टिप्पणी
१	धर्मको अभ्यासमा, म शिष्य-गुरुको सम्बन्ध पवित्र होस् भनि शिष्यको आध्यात्मिक विकास, परिपक्वता र भलाईलाई प्राथमिकता दिने प्रण गर्दछु।	शिष्य-गुरु सम्बन्ध	यो अनुच्छेदले हामीलाई शिष्य-गुरु सम्बन्धको उद्देश्यको बारेमा विचार गर्न र त्यसलाई सम्मान गर्न प्रोत्साहन गर्दछ।
२	त्यस्तै गरी, म भन्छु कि धर्म संगठनहरू सुरक्षित वातावरण प्रदान गर्न रहेका छन् जसले सहयोगी समुदायको रूपमा धर्म अभ्यासीहरूलाई फस्टाउन मद्दत गर्दछ, जुन सर्व-कल्याणको उच्चाकांक्षामा स्थापित छ र अहिंसाको बलियो नैतिक आधार द्वारा समर्थित छ।	संगठनको (र सदस्यहरूको) जिम्मेवारी	संघ-संस्थाहरू जसले नैतिकनियम राम्रोसँग पालना गर्दछन् उनीहरूले दुरुपयोगको लागि वातावरण सिर्जना हुन दिदैनन्। सबैलाई सुरक्षित राख्न प्रभावकारी आचरण र सहज गुनासो प्रक्रियाको लागि प्रेरणा प्रदान गर्दछन्।
३	म मान्दछु कि कुनै पनि यि व्यवहारहरू जुन यसप्रकार वर्गीकरण छन् - अपमानजनक -चाहे भावनात्मक, शारीरिक, आर्थिक, मनोवैज्ञानिक वा यौन — वा जुन शोषणकारी, जबरजस्ती वा शक्ति दुरुपयोग वाला छ, वा जसले त्यस्तो व्यवहारलाई ढाकछोप गर्न खोज्दछ, यी सबै धर्मको अभ्यासमा हानिकारक र अनावश्यक छ। यि सबै परिस्थितिहरूमा अस्वीकार्य छ।	कुनै प्रकारको दुर्व्यवहार वा शोषण स्वीकार्य छैन	धर्म संघ-संस्था भित्र हानि- हिंसा पुऱ्याउने व्यवहार बारे मुद्धा उठाउनु हो। तसर्थ तत् मुद्धालाई बंग्याउने, ढाकछोप गर्ने कुनै स्थान नहोस र दोषी उम्किन नपाओस।
४	म सचेत छु कि विगतमा यस्ता मापदण्डहरू पूरा गर्न नसकेको खण्डमा कतिपय ठाउँमा हानि-हिंसा भएका छन्, र सबैको हित र लाभको लागि म यस्ता मापदण्डहरूलाई कायम राख्न मेरो प्रतिबद्धता घोषणा गर्दछु। यो प्रतिबद्धताले सायद वर्तमान र भविष्य दुबैमा धर्मको विकासको लागि मद्दत गर्ने छ, र यसले दुखःकष्ट निवारण गर्न र करुणामय संसार सिर्जना गर्न पनि मद्दत गर्ने छ।	प्रतिबद्धता जनाउनको लागि प्रेरणा र अभिप्राय	व्यक्तिहरूलाई चोट पुगेको छ भनि स्वीकार गर्नु र तसर्थ शपथ लिनको लागि प्रोत्साहित हुनु हो। हामि यस शपथ लिएर के परिणाम पाउछौं भनि दृस्टीको अभिव्यक्ति हो।

एल्लाएन्स फर बुद्धिस्ट इथिक्स (बौद्ध नैतिकताको लागि गठबन्धन)
allianceforbuddhistethics.com

** यदि समूह, संगठन, वा समुदायको रूपमा अनुमोदन गर्दै हुनुहुन्छ भने कृपया "म" को ठाउँमा "हामी" र तत् संबंधी बदल्नु पर्ने अरु शब्दलाई बदल्नुहोस्। शपथ वार्षिक रूपमा अनुमोदनगरि लिनु पर्नेछ।